



प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्

लुम्बिनी प्रदेश कार्यालय

बुटवल, रुपन्देही

डिप्लोमा / प्रमाणपत्र तह तथा प्रि-डिप्लोमा तहको बर्गिकृत (निःशुल्क) छात्रवृत्ति तर्फको लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरूको पुनः नतीजा प्रकाशन सम्बन्धी अत्यन्त जरुरी सूचना

चौथो पटक प्रकाशित मिति: २०७८।०९।३०

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदबाट संचालन गरिने डिप्लोमा/ प्रमाणपत्र तह तथा प्रि-डिप्लोमा तहका शैक्षिक कार्यक्रमहरूमा शैक्षिक शत्र २०७८/०७९को लागि परिषदबाट संचालन स्विकृती पाएका आँगिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (TECS) कार्यक्रम र नीजि स्तरमा संचालित शिक्षण संस्थाहरूबाट परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी गरिएको निर्देशिका तथा सूचनानुसार डिप्लोमा/ प्रमाणपत्र तह तथा प्रि-डिप्लोमा तहको वर्गिकृत (निःशुल्क) छात्रवृत्ति तर्फको विभिन्न विषयहरूमा आवेदन फारम भरेका प्रशिक्षार्थीको मिति २०७८।०९।०४ गते तेस्रो पटक प्रकाशित नतिजाको सूचनानुसार मुख्य सफल प्रशिक्षार्थीहरूले मिति २०७८।०९।११ गते सम्म भर्ना भईसकेको हुनुपर्नेमा उक्त मिति सम्म भर्ना नभई रिक्त रहेका सिटहरूको लागि बैकल्पिक/ पास लिष्टमा भएका/ अर्को कार्यक्रममा जान चाहने प्रशिक्षार्थीहरूको भर्नाको लागि तपसिल बमोजिम नतिजा प्रकाशित गरिएको छ । सफल प्रशिक्षार्थीहरूले मिति २०७८।१०।०६ गते सम्म कार्यालय समयभित्र तोकिएको शिक्षण संस्थामा आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रहरू, नागरिकता वा जन्म दर्ता प्रमाणपत्र, छनौट भएका लक्षित वर्गको सक्कल प्रमाणपत्र र Online फारम भर्दा प्राप्त भएको अनुमति पत्र सहित सिफारिस गरिएका शिक्षण संस्थामा भर्ना भईसक्नु पर्नेछ । सम्बन्धित शिक्षण संस्थाहरूले यसै सूचनालाई आधार मानी निर्देशिक र सूचनामा उल्लेख भए बमोजिम प्रशिक्षार्थीहरूले पेश गरेका प्रमाणपत्रहरू रुजु गरी भर्ना गर्न/ गराउनहुन अनुरोध छ । साथै तोकिएको मितिभित्र प्रशिक्षार्थीहरू भर्नाहुन नआई कुनै सिट रिक्त रहेमा भर्ना हुन नआएका प्रशिक्षार्थीहरूको नाम, अनुमति नं., लक्षित वर्ग समूह, रिक्त कोटा संख्या र कार्यक्रम उल्लेख गरी भर्ना म्याद सकिएको ३ दिनभित्र यस प्रदेश कार्यालयको ई-मेल ठेगाना: exam.ctevtp5@gmail.com मा पत्र मार्फत जानकारी गराउनुको साथै सोको वोद्व्यार्थ परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरमा समेत पठाउनहुन अनुरोध छ । नतिजा परिषद् कार्यालयको वेभ साईट: www.ctevt.org.np र परिषद् लुम्बिनी प्रदेश कार्यालयको वेभ साईट: www.ctevtp5.org.np मा हेर्नुहुन अनुरोध छ ।

निर्देशक